



FACTSHEET

No. 06

May 2022

कृषकको लागि तथ्य पत्र

नं. ०६ ज्येष्ठ २०७९

अमेरिकन फौजी कीरा

परिचय :

अमेरिकन फौजी कीरा (American Fall Armyworm-FAW, *Spodoptera frugiperda*) मकै वालीमा लाग्ने रात्रीचर पुतली वर्गको कीरा हो । उत्तर अमेरिकामा यो कीरा गृष्म ऋतुको अन्त्य र शरद ऋतु (Fall Season) को शुरुवात मैं दक्षिण एवं उष्ण हावापानीको क्षेत्रबाट प्रवेश गरी फौजी जस्तै भुण्डमा रहने भएकाले यो कीरालाई Fall Armyworm भनिएको हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रको रैथाने यो कीराले मकै लगायत विभिन्न ३५३ प्रजातीका विरुवामा नोक्सानी पुर्याउँन सक्दछ ।

पहिचान, अनुगमन तथा क्षतिको प्रकार :

- » वयस्क पुतलीहरू खरानी मिश्रित खेरो रंगका हुन्छन् । भाले पुतलीको अधिल्लो पखेटाहरूको टुप्पो तिर तुलो सेतो धब्बा हुन्छ भने बीच तिर अण्डाकार हल्का खेरो रंगको धब्बा देखिन्छ (चित्र नं १) ।
- » वयशक लार्भाको निधारमा दुईवटा आँखाको बिच भागमा अँग्रेजी अक्षरको उल्टो Y जस्तो चिन्ह, पेटको आर्टौ खण्डमा वर्गाकार रूपमा रहेका ४ वटा काला थोफ्लाहरू र ढाडमा समानान्तर रूपमा रहेका तीनवटा हल्का पहेलो रंगका धर्कहरू प्रष्ट देखिन्छ (चित्र नं २) ।
- » अण्डाबाट निस्कने बित्तिकै सानो लार्भाले पातको बाहिरी सतहमा मात्र कोत्रेर सिसाको भ्याल जस्तो आकृतिहरू Papery window वर्नाई खान्छ (चित्र नं ३) ।
- » लार्भा वढ्दै जादा पातमा पीनको टाउका जत्रो प्वाल पार्ने र पछि मकैको गुवोभित्र पस्दै खान थाल्दछन् र गुवोमा आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा देखिन्छ (चित्र नं ३) ।

» वित्र नं ३ मा देखिएजस्तै अत्यधिक आक्रमण भएको अवस्थामा पातहरू छियाछिया भएको देखिन्छ । बिरुवा हुक्दै जाँदा मकैको धान चमरा, जुँगा र घोगामा समेत नोक्सान गर्न सक्दछ ।

व्यावस्थापन :

- » विकर्षणको रूपमा डेस्मोडियम घाँस मकैको बीच बीचमा र नेपियर घाँस छेउछाउमा लगाएर कीरालाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिन्छ ।
- » निरीक्षणको क्रममा अण्डाहरू तथा लार्भा संकलन गरी नष्ट गरी तिनीहरूको संख्या कम गर्न सकिन्छ ।
- » मकै रोप्नु अघि इमिडाक्लोप्रिड ४८ प्रतिशत एफ एस विषादी प्रति किलो ४ मी. ली. का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरूलाई क्षति हुनबाट बचाउन सकिन्छ ।
- » लार्भाका साना अवस्थामा जैविक विषादी बी.टी. २ ग्राम प्रति लिटर वा नीमजन्य विषादी एजाडिराकिटन १५०० पी.पी.एम ५ मि.लि. पानीमा मिसाएर छर्ने ।
- » लार्भाका अवस्था वढ्दै गइ पात तथा गुवोमा क्षतिको लक्षण देखा परेमा स्पाइनेटोराम ११.७ एस.सी. १ मी.ली. प्रति २ लिटर पानीका दरले वा इमामेकिटन बेन्जोएट ५% एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा क्लोरएन्ट्रानिलीप्रोल १८.५% एस.सी. १ मि.ली. प्रति २.५ लिटर पानीका दरले वा स्पाइनोस्याड ४५% एस.सी. १ मी.ली. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।



चित्र नं. १: बयक पुतली बायाँ भाले: अधिल्लो पखेटामा सेता धब्बा दाया पोथी पुतली
श्रोत: Left- ©Lyle J. Buss, Right:
©CABI/Matthew Cock



चित्र नं. २: लार्भा अवस्था
श्रोत: CABI Plantwise



चित्र नं. ३: विभिन्न अवस्थाका लार्भाले गरेको क्षति
श्रोत: CABI Plantwise



तयारकर्ता:
विवेक सुनार
बाली संरक्षण अधिकृत



फोन नं.: ०१-५५५५३७८९, E-mail: centralaglab.sspp@gmail.com, Website: www.centralaglab.gov.np

नेपाल सरकार
कृषि तथा पशुपन्थी विभास मन्त्रालय
कृषि विभाग
केन्द्रीय कृषि प्रयोगशाला
हरिहरभवन, ललितपुर

सम्पादन:
राजिवदास राजभण्डारी
वरिष्ठ बाली संरक्षण अधिकृत